

ना गिबोर, दोरशे यिहुदेखा, केव्हाव्हाथ शोमरेम.  
 बारखेम ताहारेम, राहामे त्सिदकातेखा, तामीद गोमलेम.  
 हासीन कादोश, बेरोव्ह तुव्हाखा, नाहेल आदातेखा.  
 याहीद गोए, लेआम्मेखा पेने, जोखरे केदुशशातेखा.  
 शावआथेनू काबेल, उशमा त्साआकाथेनू, योदेया ताआलूमोथ.

मंद स्वरात म्हणावे : बारख, शेम केव्होद मालखुथो, लेओलाम वाएद.

लेखा दोदी लिकराथ कल्ला, पेने शब्बाथ नेकाबेला.

॥ लेखा ॥

शामोर वेजाखोर बेदिवूर एहाद, हिशमीआनू एल  
 हाम्मेयुहाद, आदोनाय एहाद उशमो एहाद, लेशेम  
 उलथिफएरेथ वेलिथहील्ला.

॥ लेखा ॥

लिकराथ शब्बाथ लेखू वेनेलखा, की ही मेकोर हाबेराखा,  
 मेरोश मिक्केदेम नेसूखा, सोफ माआसे  
 बेमाहाशाव्हा तेहिल्ला.

॥ लेखा ॥

मिकदाश मेलेख ईर मेलूखा, कूमी त्सेई मिथोख  
 हाहाफेखा, राव्ह लाख शेव्हेथ बेएमेक हाबाखा, वेहू  
 याहमोल आलायीख हेमला.

॥ लेखा ॥

व त्याचे नामहि एकच, आणि किर्ती, महत्त्व, आणि स्तुति शोभते.  
 लिकराथ चला, आपण शब्बाथास भेटावयास जाऊं, कारण तो  
 आशिर्वादाचा उगम, तो पुरातन काळाच्या प्रारंभापासून स्थापला गेला,  
 आणि जरी तो उत्पत्तीमध्ये शेवटला, तरी पहिल्याने योजलेला होता.

נא גבור. הורשי יחודה. כבבת שומרם: (גני"ד יכ"ש)  
 ברכם טהרם. רחמי צדקתך. תמיד נמלם: (בט"ר צח"ג)  
 חסין קדוש. ברב טובך. נהל עדתך: (חק"ב טנ"ע)  
 יחיד גאה. לעמך פנה. זוכרי קדשך: (יג"ל פז"ק)  
 שועתנו קבל. ושמע צעקתנו. יורע תעלומות: (שק"ו צ"ח)  
 Say in an undertone. שם כבוד מלכותו. לעולם ועד:

לכה דודי לקראת כלה. פני שבת נקבלה:

שמור וזכור בדבור אחר. השמיענו אל המיוחד.  
 יהנה יאהרונה אחר ושמנו אחר. לשם  
 ולתפארת ולתהלה: ॥ לכה ॥

לקראת שבת לכו ונלכה. כי היא מקור הברכה.  
 מראש מקדם נסוכה. סוף מעשה  
 במחשבה תחלה: ॥ לכה ॥

מקדש מלך עיר מלוכה. קומי צאי מתוך  
 ההפכה. רב לך שבת בעמק הבכא. והוא  
 יחמול עליך חמלה: ॥ לכה ॥

लेखा हे प्रियकरा, चल आपण नवरीस भेटावयास जावू आणि  
 शब्बाथाचा आदर सत्कार करू.

शामोर तुम्ही सांभाळा आणि आठवण धरा, असे एकच जो देव,  
 त्याने एकाच गोष्टीविषयी (सांगून) आम्हांस ऐकविले, परमेश्वर एकच